

# Psa

## Chapter 123

Nepali Interlinear

Reference: Nepali ERV

1  
שִׁיר הַמַּעֲלוֹת אֲלֵיךָ יְיָ אֱתָנוּ נִשְׁאָתִי עֵינֵי הַיְשָׁבִי בְּשִׁמּוֹתַי :  
गीत चढाइको तपाईंतिर उठाउँछु म- आँखाहरू स्वर्गमा- बस्नुहुने  
H0413 H5375 H0853 H3427 H8064

हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु। तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।

2  
הֲגֵההָ כְּעֵינֵי עַבְדֶּיךָ אֱלֹ-יָ אֲדוֹנָיִךָ אֱלֹ-יָ אֲלֵ-יָ  
हेर जसरी-आँखाहरू दासहरूको तिर- हात आपना-मालिकको हात  
H2009 H5650 H0413 H3027 H0113 H8198 H0413 H3027

גְּבֻרָתְךָ אֲלֵ-יָ אֲלֵ-יָ אֲלֵ-יָ אֲלֵ-יָ אֲלֵ-יָ אֲלֵ-יָ  
आपनी-मालकिनको तिसरी हाँमा-आँखाहरू तिर-हुन्छन् हाँमा-परमेश्वर परमप्रभु  
H1404 H0413 H3068 H0430 H5704

दासहरू आपना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ, दासीहरू आपना मालिकनीहरू माथि भर पर्छन्, तर हामी परमप्रभु हाँमा परमेश्वर माथि भर पर्छौं, र उहाँबाट दया पर्खिरहन्छौं।

3  
קָטַנְנוּ יְהוָה קָטַנְנוּ קִי-יָ רַב שְׁבַעְנוּ בּוֹ :  
कृपा-गर्नुहोस् हे-परमप्रभु किनकि- धेरै- अपमान सहाँ  
H3068 H0937 H7646

हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस, किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।

4  
רַבְתִּי שְׁבַעְתָּהּ לָהּ נִפְשָׁנוּ הַלְעַנּוּ הַשְׁאֲנָנוּם הַבּוֹז לְגִיאֵי־וָיִם :  
अत्यन्त- भोगेको-छ- यसले हाँमा-प्राणले गिल्ला सुखी-मानिसहरूको अपमान घमण्डीहरूको  
H7646 H5315 H3933 H7600 H0937 H1349

हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं। जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।